

कार्यपालिकाको ५२ औं बैठकका निर्णयहरू :

निर्णय नं १ : चालु आ.व.का वार्षिक योजना तथा कार्यक्रमको कार्यान्वयनको प्रगति संक्षिप्त समिक्षा गरियो ।

निर्णय नं २ : यस अधिका नगर कार्यपालिका बैठकका निर्णयहरू कार्यान्वयनको हाल सम्मको प्रगति संक्षिप्त समिक्षा गरियो ।

निर्णय नं. ३ : विश्वव्यापी महामारी कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथाम सम्वन्धी कार्यको प्रगति समिक्षा गरियो ।

निर्णय नं. ४ : आगामी आ.व. २०७७/७८ को वार्षिक नीति, कार्यक्रम तथा योजना सम्वन्धी पुर्व योजना तर्जुमा गोष्ठी आयोजना गरियो यस सम्वन्धमा आगामी आ.व.का लागि नीति तथा कार्यक्रमले जोड दिनुपर्ने प्राथमिकता क्षेत्र सम्वन्धी प्रस्तुतीकरण र योजना पद्धति संचालन सम्वन्धी कार्यतालिका स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं. ५ : बागमती प्रदेश सरकारको स्थानीय तहका जना प्रतिनिधिहरूको सेवा सुविधा सम्वन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको ऐन, २०७६को प्रावधान अनुसार चालु आ.व.मा सुविधा भुक्तानी गर्न बाँकी रहेको अवधिको उपलब्ध गराईएको सेवा सुविधा अनुमोदन गर्ने । यसरी भुक्तानी गर्नुपर्ने सेवा सुविधा सम्वन्धी नपुग हुन आउने रकम चालु आ.व.मा राष्ट्रसेवक कर्मचारीहरूका लागि पारिश्रमिक शिर्षकमा विनियोजित बजेटबाट बचत हुने रकमबाट रकमान्तर गर्ने निर्णय गरियो ।

निर्णय नं. ६: अहिलेको विषम परिस्थितिजन्य कारणले कार्यान्वयन असहज भई शिर्षक परिवर्तन तथा रकमान्तर गरिएका तपसिलका वडास्तर र नगरस्तर आयोजना तथा कार्यक्रमहरू अनुमोदन गर्ने निर्णय गरियो ।

तपसिल

| क्र.स. | स्वीकृत कार्यक्रम | परिवर्तन/रकमान्तर कार्यक्रम | स्तर | बजेट रु. | कैफियत |
|--------|---|--|---------|-----------|----------|
| १. | क) सुधारिएको चुलो ख) तामांग जाती मातृभाषा साँस्कृतिक कार्यक्रम ग) पर्यटन प्रवर्द्धन कार्यक्रम घ) सिटि म्याप सहित सूचना बोर्ड | कालिन्चोक बाल विकास भवनको खोल्सी नियन्त्रण | वडास्तर | ३,५०,००० | वडा नं ६ |
| २. | महिला सीप विकास कार्यक्रम | लट्टेश्वर मन्दिर मर्मत | वडास्तर | ५०,०००/ | वडा नं ६ |
| ३. | आइताबारे पैदल मार्ग | क) टापु झोलुंगे पुल मर्मत थप | वडास्तर | १,५०,०००/ | वडा नं ९ |
| | | ख) चित्रे शिव मन्दिर थप | वडास्तर | १,००,०००/ | वडा नं ९ |

| | | | | | |
|-----|--|--|---------|------------|-----------|
| ४. | बुद्ध प्रा.वि. झाक्रिचौर फर्निचर व्यवस्थापन | क) बुद्ध प्रा.वि. झाक्रिचौर फर्निचर व्यवस्थापन | वडास्तर | १,००,०००/ | वडा नं ९ |
| | | ख) सेतीदेवी प्रा.वि. घेरावार | वडास्तर | १,००,०००/ | वडा नं ९ |
| | | ग) सुर्के मा.वि.खरिदुंगा खेलकुद | वडास्तर | १,००,०००/ | वडा नं ९ |
| ५. | विद्यार्थी तथा शिक्षक क्षमता विकास कार्यक्रम | सुर्के मा.वि.खरिदुंगा खेलमैदान निर्माण | वडास्तर | ३,००,०००/ | वडा नं ९ |
| ६. | सुर्के मा.वि.भण्डारे खेल मैदान | क) सुर्के मा.वि.खरिदुंगा खेलमैदान निर्माण | वडास्तर | ५०,०००/ | वडा नं ९ |
| | | ख) सुर्के मा.वि.भण्डारे खेल मैदान | वडास्तर | ३,५०,०००/ | वडा नं ९ |
| ७. | किवी खेती | क) किवीको विरुवा खरिद | वडास्तर | ५०,०००/ | वडा नं ९ |
| | | ख) कृतिम गर्भधानका सामानहरु खरिद | वडास्तर | ३,३०,०००/ | वडा नं ९ |
| | | ग) गोबर परिक्षणका सामान खरिद | वडास्तर | ८०,०००/ | वडा नं ९ |
| | | घ) गोठ सुधार | वडास्तर | १,२५,०००/ | वडा नं ९ |
| | | ङ) च्यापकटर खरिद | वडास्तर | १,०५,०००/ | वडा नं ९ |
| | | च) गाई खरिद अनुदान | वडास्तर | १,१०,०००/ | वडा नं ९ |
| ८. | पशुपालन कार्यक्रम | भैसी खरिद कार्यक्रम | वडास्तर | ७,००,०००/ | वडा नं ९ |
| ९. | क) नेवारी भाषा साँस्कृतिक प्रवर्द्धन ख) वाल पेंटिंग (भाषा साँस्कृतिक तथा ललितकलाको संरक्षण र प्रवर्द्धन) | साँस्कृतिक पुरातत्व सम्पदा संरक्षण | वडास्तर | ४,००,०००/ | वडा नं ९ |
| | | | | | |
| १०. | जनप्रतिनिधि नेतृत्व विकास तालिम | दिलदुंगा मतानदिलो सडक निर्माण | वडास्तर | २,००,०००/ | वडा नं २ |
| ११. | कुसुले बाजागाजा व्यवस्थापन | नारायणदेउ मन्दिर घाट निर्माण | वडास्तर | २,००,०००/ | वडा नं २ |
| १२. | तार्थली थापागाउँ पैदल मार्ग | बाँसझांग थापागाउँ – भालेपुजा गर्ने सडक | वडास्तर | २,००,०००/ | वडा नं ३ |
| १३. | शंखधर स्वाखा चोक | पशुपति मन्दिर –पुरानो बजार धार्मिक मार्ग | वडास्तर | ३,००,०००/ | वडा नं ३ |
| १४. | क) ढाका बुनाई तालिम | पिपलबोट सामुदायिक भवन निर्माण | वडास्तर | ४,५०,०००/ | वडा नं ५ |
| | ख) स्वास्थ्य शिविर संचालन | | | | |
| १५. | महिला क्षमता विकास सिलाई कटाई | महिला स्वास्थ्य स्वयंसेविका सामग्री खरिद | वडास्तर | १,००,०००/ | वडा नं ८ |
| १६. | वडा कार्यालय भवन निर्माण | महांकाल प्रा.वि. खेलमैदान निर्माण तथा खोला व्यवस्थापन | नगरस्तर | १०,००,०००/ | भी.न.पा.६ |

निर्णय नं. ७ : जनतासँग मेयर तथा वार्षिक कार्यक्रमबाट नगर प्रमुख र नगर उपप्रमुखज्यूको तोक आदेश बमोजिम विनियोजन गरिएका तपसिलका योजनाहरू अनुमोदन गर्ने निर्णय गरियो ।

तपसिल

| क्र.स. | स्वीकृत कार्यक्रम | विनियोजित कार्यक्रम | बजेट रु. | स्थान |
|--------|---------------------------|---|------------|-----------|
| १. | एक वडा एक खेल मैदान | नागथान मोड – देउराली तथा खेलमैदान निर्माण | ३,००,०००/ | भी.न.पा.४ |
| २. | खेलकुद सहयोग | क्रिकेट खेल सामग्री खरिद | ३०,०००/ | भी.न.पा.६ |
| ३. | जनतासँग मेयर कार्यक्रम | सरस्वती मार्ग निर्माण | ३,००,०००/ | भी.न.पा.६ |
| ४. | संस्कृति सम्पदा संरक्षण | ईन्द्रावती देवीको मन्दिर निर्माण | १,५०,०००/ | भी.न.पा.४ |
| ५. | जनतासँग मेयर कार्यक्रम | च्यासे च्यातखोर ग्रामिण सडक स्तरोन्नति | १,००,०००/ | भी.न.पा.६ |
| ६. | जनतासँग मेयर कार्यक्रम | महांकाल मार्ग – कोथेखोला सडक निर्माण | १,७०,०००/ | भी.न.पा.७ |
| ७. | जनतासँग मेयर कार्यक्रम | छहरादेवी मन्दिर मर्मत | १,५०,०००/- | भी.न.पा.२ |
| ८. | महिलासँग उपमेयर कार्यक्रम | प्लास्टिक टनेल वितरण | १,५०,०००/- | भी.न.पा.६ |
| ९. | महिलासँग उपमेयर कार्यक्रम | चोथांग महिला भवनको अन्य संरचना निर्माण | १,००,०००/ | भी.न.पा.६ |
| १०. | जनतासँग मेयर कार्यक्रम | खरीढुंगा प्रहरी चौकी निर्माण | ५,००,०००/ | भी.न.पा.९ |

निर्णय नं. ८ : कमिटेड नेपालको प्राविधिक सहयोगमा तयार पारिएको भीमेश्वर नगरपालिकाको बृहत आवधिक योजना (२०७७/०७८- ०८१/८२) को दिर्घकालिन लक्ष्य कथन (Vision Statement) जैविक कृषि पर्यटन र दिगो पूर्वाधार शिक्षा, स्वास्थ्य, संस्कृतिले समृद्ध भिमेश्वर हुनेगरी संशोधन गर्ने । उक्त नारा अनुरूप हुने गरी आवधिक योजनाको मस्यौदालाई परिमार्जन गरी स्वीकृत गर्ने र आगामी आ.व.को वार्षिक नीति, कार्यक्रम र बजेट मार्फत आन्तरिकिकरण गर्दै लैजाने निर्णय गरियो ।

निर्णय नं. ९ : यस नगरपालिकाको फोहोरमैला व्यवस्थापन एडीवि भन्ने संस्थासँगको सार्वजनिक निजी साझेदारीमा संचालन भईरहेको छ । शुल्कमा आधारित फोहोरमैला व्यवस्थापन भएकोले व्यवस्थापन लागत निजी साझेदारीले व्यहोर्ने र नगरपालिकाले चालु आ.व. मा मासिक १ लाख १० हजार एकमुष्ट भुक्तानी गर्दै आईरहेको छ । साझेदार संस्थाले बन्दाबन्दी रहेका महिनाहरूमा शुल्क शंकलन गर्न नसकेको हुँदा संलग्न जनशक्तिको मासिक तलव भत्ता भुक्तानी गर्न नसकेको भनी सहयोग माग गरेको छ । फोहोरमैला व्यवस्थापन अत्यावश्यक सेवा क्षेत्र भएको र जोखिमपूर्ण समेत छ । निजी साझेदारलाई प्रोत्साहन गर्न अन्य व्यवस्थापकीय खर्च निजी क्षेत्रले व्यहोर्ने गरी दुई सवारी चालक र ८ जना कुचिकारहरूको मासिक तलव नगरपालिकाले भुक्तानी दिदै आएकोमा बन्दाबन्दीको २ महिना अवधिको उपभोक्ताले बुझाउनु पर्ने सरसफाई शुल्क मिनाहा गरी सो अवधिको सरसफाई व्यवस्थापन खर्च नगरपालिकाको विपद व्यवस्थापन शीर्षकबाट उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. १० : कोरोना भाइरस रोग संक्रमण जोखिम बृद्धी भैरहेको सन्दर्भमा समेत नगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरु नियमित संचालनमा छन् संक्रमण जोखिमलाई मद्दतजर गर्दै यस नगरपालिकाभित्र सेवा प्रवाहमा संलग्न सवै जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, फोहोरमैला व्यवस्थापनमा संलग्न जनशक्तिहरु र स्वास्थ्य सेवामा संलग्न न्याय हेल्थ समेतका सम्पूर्ण कर्मचारीहरुको रु ५ लाख बराबरको स्वास्थ्य बिमा गर्ने र सो बापतको वार्षिक प्रिमियम विपद व्यवस्थापन शीर्षकबाट व्यहोर्ने निर्णय गरियो ।

निर्णय नं. ११ : तारा दल गण, चरिकोट व्यारेकको प.सं. ७०९४, प्र/१३/७६/७७/२७५, मिति २०७७/०१/२६ को पत्रानुसार साविक चरिकोट गा.वि.स. वडा नं. ४, हाल भीमेश्वर नगरपालिका वडा नं. ६ को जिल्ला वन कार्यालय, दोलखा र सो अन्तर्गत चरिकोट रेञ्जपोष्टको नाममा नापीनक्सा भएको कि.नं. १०१८, १३४७ र १३४८, क्षेत्रफल ३.१३ हेक्टर जग्गाहरु नेपाली सेनाले सट्टापट्टा भोगचलन गर्ने गरी जिल्ला वन कार्यालय, दोलखाको च.नं. ५५४, मिति ०७४/०९/०३ को पत्रबाट वन विभाग, काठमाण्डौलाई सिफारिस भएको समेतको आधारमा उपरोक्त जग्गाहरु नेपाली सेनाले सट्टापट्टा गरी सरकारी सम्पत्ती संरक्षण तथा अभिलेख व्यवस्थापन गर्न सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं. १२ : यस नगरपालिकाको आ.व. ०७६/७७ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम लागत सहभागिता शिर्षकमा विनियोजित रकमबाट रु १०,००,०००/- (दश लाख मात्र) को लागत सहभागिता बापतको ६० प्रतिशतले हुने रु ६,६६,६७०/- (छ लाख छैसठ्ठी हजार छ सय सत्तरी मात्र) भीमेश्वर मन्दिर परिसर व्यवस्थापन योजनामा साझेदारी गर्ने निर्णय गरियो ।

निर्णय नं. १३ : भीमेश्वर नगरपालिका नगर शिक्षा समितिको विभिन्न मितिको निर्णयानुसार देहायको मितिमा तपसिलमा उल्लेखित विद्यालयहरु समायोजन/एकीकरण भई संचालन भईरहेको हुँदा उक्त विद्यालयहरुको समायोजन/एकीकरणलाई अनुमोदन गर्ने निर्णय गरियो ।

तपसिल

| क्र.स. | समायोजन भएर गएको विद्यालय | कक्षा | निर्णय मिति | समायोजन/एकीकरण भई कायम भएको विद्यालय | संचालित कक्षा |
|--------|--|-------|-------------|--------------------------------------|---------------|
| १. | सेरावेसी प्रा.वि., भी.न.पा. ८ | ५ | २०७५/०५/२७ | देवी मा.वि., भी.न.पा. ८ | १२ |
| २. | कालीदेवी प्रा.वि., भी.न.पा. ५ | ५ | २०७५/०५/२७ | बुढाभीमसेन मा.वि., भी.न.पा. ५ | १० |
| ३. | सिद्धार्थ सामुदायिक विद्यालय, भी.न.पा. ८ | २ | २०७५/१२/१२ | लामिडाँडा प्रा.वि., भी.न.पा. ८ | ५ |
| ४. | दिलदुंगा प्रा.वि., भी.न.पा. २ | ३ | २०७६/०२/१९ | फुलपा प्रा.वि., भी.न.पा. २ | ५ |

निर्णय नं. १४ विविध :

१४. (क) : शैक्षिक सत्र २०७७ देखि लागू हुनेगरी कक्षा १-५ को स्थानीय पाठ्यक्रम निर्माण तथा कक्षा १-५ को सहजीकरण पुस्तिका निर्माणको लागि विभिन्न चरण पुरा गरी पाठ्यक्रम तथा सहजीकरण पुस्तिका प्रकाशन गर्नुपर्ने

भएकोले उक्त कार्यका लागि वार्षिक स्वीकृत कार्यक्रमको निम्न शीर्षकमा विनियोजित रु १०,००,०००/- मध्येबाट रु ७,९७,५००/- (सात लाख सन्तानब्बे हजार पाँच सय मात्र) परिमार्जन गरी स्थानीय पाठ्यक्रम तथा सहजीकरण पुस्तिकाको लागि खर्च गर्ने र बाँकी रकम रु २,०२,५००/ (दुई लाख दुई हजार पाँच सय मात्र) बाट बालमैत्री स्थानीय शासन सम्वन्धी क्रियाकलाप संचालन गर्ने निर्णय गरियो ।

तपसिल

| क्र.सं | कार्यक्रमको नाम | स्रोत | रकम | कैफियत |
|--------------|---|---------|----------------|--------|
| १. | अग्रेजी माध्यम क्रमश लैजाने र तल्लो तहमा कार्यक्रम | आन्तरिक | २००००० | |
| २. | अग्रजी माध्यम शिक्षक सहयोग कार्यक्रम (स्वयम सेवक परिचालनकार्यक्रम) | आन्तरिक | ५००००० | |
| ३ | शिक्षक अवलोकन भ्रमण | आन्तरिक | ३००००० | |
| जम्मा | | | १०००००० | |

१४. (ख) कक्षा -८ को अन्तिम परिक्षा संचालन तथा व्यवस्थापनको लागि अपुग रकम २,५०,०००/- (दुई लाख पचास हजार) शिक्षक व्यवस्थापन तालिम रु २ लाख र विषयगत शिक्षक तालिमबाट ५० हजार गरी जम्मा २ लाख पचास हजार खर्च गर्ने गरी मिलान गर्ने निर्णय गरियो ।

१४. (ग) सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताको यस कार्यालयबाट उपलब्ध गराउने थप प्रोत्साहन रकम प्रति शिक्षक वार्षिक रु १३,०००/- (तेह्र हजार रुपैया मात्र) का दरले निर्णय भएकोमा नगरपालिका क्षेत्रभित्र जम्मा ४५ जना सहयोगी कार्यकर्ता भएको तर ४४ जनाको मात्र रकम विनियोजन गरिएको हुँदा नपुग १ जनाको रु १३,०००/- (तेह्र हजार रुपैया मात्र) प्र.अ. नेतृत्व विकास तथा व्यवस्थापन शिर्षकबाट व्यवस्था गर्ने निर्णय गरियो ।